

कोरोना भाइरसबाट बच्न साबुन पानीले हात धोऔँ

कोरोना भाइरसको महामारीलगायत विभिन्न रोगका संक्रमणबाट बच्न साबुन पानीले मिचि मिचि हात धुनुका साथै पूर्ण सरसफाइतर्फ हामी सबैले ध्यान दिनु आवश्यक रहेको छ ।

कोरोना भाइरसबाट हुने संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन गरेको समयमा घरभित्रै बसी हामीले व्यक्तिगत र घरायसी तहमा सरसफाइ गर्दै, पूर्ण सरसफाइको सूचक प्राप्तीका लागि क्रियाशिल बन्न सक्छौं । सबै नागरिक तथा स्थानीय सरकारलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दछौं ।

सबै नागरिकमा अनुरोध

पूर्ण सरसफाइतर्फ ध्यान दिनुपर्ने सूचकहरू



समुचित तरिकाले चर्पीको प्रयोग



खाना प्रयोग सम्बन्धी सुरक्षित व्यवहार



व्यक्तिगत सरसफाइ



घर, विद्यालय र संघसस्थाको सरसफाइ



सुरक्षित पानीमा पहुँच तथा प्रयोग



वातावरणीय सरसफाइ



थप जानकारीका लागि:
नेपाल सरकार
खानेपानी मन्त्रालय
खानेपानी तथा ढल व्यवस्थापन विभाग
पानी पोखरी, काठमाडौं, सम्पर्क ०१-४४१३६७०

UN HABITAT
FOR A BETTER URBAN FUTURE